

मिति: २०८२।०९।३०

बचत र कर्जामा ब्याज दर सम्बन्धी सूचना

(२०८२ साल माघ १ गतेदेखि चैत मसान्तसम्म लागू हुने)

बचत सेवामा ब्याज दर

क्र.सं.	बचत सेवाको प्रकार	वार्षिक ब्याज दर (दैनिक मौज्दातमा)
१	समूह बचत	७.५%
२	नावालक बचत	७.५%
३	युनिक बाल बचत	७.५%
४	केन्द्र कोष बचत	७.५%
५	व्यक्तिगत बचत	७.५%
६	स्व.योजना बचत	७.५%
७	स्व.रेमिट बचत	८.०%
८	पेन्सन बचत	१० वर्षमा जम्मा भएको रकमको १.५ गुणा र १५ वर्षमा २ गुणा एकमुष्ट रकम (पुरानो स्कीम)

कर्जा सेवामा ब्याज दर

क्र.सं.	कर्जा सेवाको प्रकार	ब्याज दर (वार्षिक)	
		परिवर्तनीय ब्याज दर	स्थिर ब्याज दर
१	आयआर्जन कर्जा	१४.३८%	१५%
२	मौसमी कर्जा	१४.३८%	१५%
३	व्यवसायिक कर्जा	१४.३८%	१५%
४	घर कर्जा	१४.३८%	१५%
५	औषधोपचार कर्जा	१४.३८%	१५%
६	घरायसी कर्जा	१४.३८%	१५%
७	पारिवारिक जमानी घरायसी कर्जा	१४.३८%	१५%
८	शैक्षिक कर्जा	१४.३८%	१५%
९	लघुउद्यम विकास धितो कर्जा	१४.३८%	१५%

नोट: तपसिलमा उल्लेखित अवधिमा परिवर्तनीय ब्याज दर छनौट गरी लगानी भएको कर्जाको साविकको प्रिमियम कायम भई हालको परिवर्तित ब्याज निम्नानुसार रहनेछ।

कर्जा लगानी अवधि	प्रिमियम दर	लागू हुने परिवर्तनीय ब्याज दर
पहिलो त्रैमासिक अवधि, २०८२ साउन देखि असोज	१.०९	१४.३०
दोस्रो त्रैमासिक अवधि, २०८२ कात्तिक देखि पुस	१.४२	१४.६३

थप जानकारी:

- ❖ वित्तीय संस्थाको पछिल्लो तीन महिना (असोज, कात्तिक र मंसिर) को औषत आधार दर : १३.२१%
- ❖ थप प्रिमियम : १.१७%
- ❖ सदस्यहरुले कर्जा लिँदा आफ्नो इच्छा अनुसार परिवर्तनीय वा स्थिर मध्ये कुनै एक ब्याज दर छनौट गर्न सक्नेछन्।
- ❖ वाणिज्य बैंकहरुको आधार दर परिवर्तन भए अनुसार त्रैमासिक अवधिमा परिवर्तनीय ब्याज दर थपघट हुन सक्नेछ तर स्थिर ब्याज दर कर्जा अवधिभर परिवर्तन हुदैन।
- ❖ २०८२।०४।०१ भन्दा अगाडि प्रवाह भएको कर्जा र हालसम्मको वक्यौता कर्जामा साविकको १५% ब्याज दर कायम रहनेछ।

